

## भरमन्टमा हुने बाल उत्पीडन बारे रिपोर्ट गर्ने

यदि तपाईंलाई कुनै बच्चालाई दुर्व्यवहार वा उपेक्षित गरिँदै छ भनि लाग्छ भने, त्यस बारे रिपोर्ट गर्न कृपया 1-800-649-5285 मा फोन गर्नुहोस् 1-800-649-5285 — दिनको 24 घण्टा, हप्ताको 7 दिन।

भरमन्टको 24-घण्टे बाल सुरक्षा लाइनले तपाईंलाई कुनै बच्चा बारे आफ्ना चिन्ताका विषयहरू तालिम-प्राप्त समाजसेवीसँग साझा गर्न सहज बनाउँछ।

**यदि कुनै बच्चा तात्कालिक खतरामा छ भने, पहिले 911 मा वा आफ्नो स्थानीय प्रहरीलाई फोन गर्नुहोस्।  
त्यसपछि रिपोर्ट गर्न हामीलाई फोन गर्नुहोस्।**

### कसले रिपोर्ट गर्न सक्छ?

बालबालिकाहरूको सुरक्षाको सम्बन्धमा आफ्ना चिन्ताका विषयहरू बारे रिपोर्ट गर्न बाल सुरक्षा लाइनमा फोन गर्न हामी सबै भरमन्टवासीहरूलाई प्रोत्साहन गर्दछौं। केही निश्चित व्यक्तिहरू, जसलाई *अधिकार-प्राप्त रिपोर्टरहरू* भनिन्छ, उनीहरूले हामीलाई कानूनी रूपमा कुनैपनि संदिग्ध बाल उत्पीडन र उपेक्षा बारे 24 घण्टा भित्र रिपोर्ट गर्न आवश्यक छ।

**सुझाव:** तपाईंले फोन गर्नु अघि, सकेसम्म धेरै जानकारी संकलन गर्नुहोस् (उदाहरणको लागि, बच्चाको नाम, जन्म मिति, घरको ठेगाना, विद्यालय वा बाल स्याहार प्रदायक, र आमाबुवाको नाम)।

**बाल सुरक्षा सबैको सरोकारको विषय हो। तपाईंको कलले कुनै बच्चालाई जोगाउन सक्छ, परिवारलाई मद्दत पुऱ्याउन सक्छ, र बच्चाको जीवन समेत बचाउन सक्छ!**

### भरमन्टका अधिकारप्राप्त रिपोर्टरहरू

यद तपाईं तल सूचीकृत मध्ये कुनै एक व्यवसायमा काम गर्नुहुन्छ भने, तपाईं एक *अधिकार-प्राप्त रिपोर्टर* हुनुहुन्छ र तपाईंले कानूनी रूपमा संदिग्ध बाल उत्पीडन र उपेक्षा बारे 24 घण्टा भित्र रिपोर्ट गर्नुपर्नेछ।

- काइरोप्र्याक्टर, दन्त चिकित्सक, आकस्मिक चिकित्सा कर्मचारी, अनुमतिप्राप्त प्रायोगिक नर्स, चिकित्सा परीक्षक, मानसिक स्वास्थ्य विज्ञ, ओस्टियोपाथ, फार्मासिस्ट, चिकित्सक, चिकित्सकको सहायक, मनोवैज्ञानिक, मान्यताप्राप्त नर्स, सर्जन, वा कुनैपनि अन्य स्वास्थ्य स्याहार प्रदायक;
- राज्यको कुनैपनि अस्पतालको अस्पताल प्रबन्धक, इन्टर्न, वा आवासीय चिकित्सक;

- विद्यालय सुपरिवेक्षक, प्रधानाध्यापक, हेडमास्टर, शिक्षक, लाइब्रेरियन, मार्गदर्शन परामर्शदाता, वा विद्यार्थीलाई सेवाहरू प्रदान गर्न कुनै स्कूल डिस्ट्रिक्ट वा स्वतन्त्र विद्यालयद्वारा नियमित रूपमा नोयोजित, वा करार गरि तलब दिएर राखिएका अन्य व्यक्तिहरू;
- बालस्याहार कर्मचारी, प्रहरी अधिकारी, समाजसेवी, वा पादरी गणको सदस्य;
- आवासीय र गैर-आवासीय क्याम्प प्रबन्धक, परामर्शदाता, वा मालिक; र
- कर्मचारी, ठेकेदार, वा मानव सेवा निकायको अनुदान ग्राही जो क्लाइन्टहरूसँग सम्पर्कमा रहन्छ।

यदि तपाईं अधिकार-प्राप्त रिपोर्टर हुनुहुन्छ भने, [यहाँ क्लिक](#) गर्नुहोस्।